

कवुलियती वनको कार्ययोजनामा समावेस गर्नुपर्ने विषयहरु

१. पृष्ठभूमि

२. वनको परिचय

- २.१. नाम
- २.२. ठेगाना
- २.३. क्षेत्रफल
- २.४. चार किल्ला

३. वनको किसिम

४. वनको वर्तमान अवस्था

- ४.१. पुनरुत्पादन
- ४.२. उमेर
- ४.३. छत्र ढकाई
- ४.४. वनमा मौज्जात रुखको विवरण

५. वन पैदावारको माग र आपूर्तिको स्थिति

६. माटो, भिरालोपन, मोहडा, भू-क्षयको अवस्था

७. वनको नक्शा

- ७.१. सहभागितामूलक नक्शा
- ७.२. सर्भे नक्शा र फिल्ड बुक

८. वन व्यवस्थापनको उद्देश्य

९. अपेक्षित उपलब्धि

१०. रणनीति, संस्थागत तथा सामुदायिक विकास

११. वन व्यवस्थापन योजना

- ११.१. वन संरक्षण योजना
- ११.२. जग्गा विकास योजना (जमिन ढाक्ने तथा चाडो आम्दानी दिने संभाव्य गैह्र काष्ठ जन्य पैदावारको पहिचान र प्राथमिकता)
- ११.३. वन सम्बर्धन योजना
- ११.४. वन सदुपयोग योजना

१२. आय आर्जन सम्बन्धि योजना (क.व. र निजि जग्गामा समेत)

- १२.१. पशुपालन - (बाख्रा पालन, माछापालन, मौरी पालन, प्रशोधन र बजार व्यवस्था, ...)
- १२.२. फलफूल खेती
- १२.३. शीपमूलक र आय आर्जनका कार्यहरु

१३. आर्थिक परिचालन तथा वचत कार्यक्रम
१४. वन्य जन्तु सम्बन्धि प्रावधान
१५. आर्थिक विश्लेषण
१६. लाभांश वितरण
१७. दण्ड जरिवाना
१८. सहयोगी निकायको भूमिका
१९. वार्षिक प्रतिवेदन
२०. अनुगमन र मूल्यांकन
२१. कबुलियती वन फिर्ता गर्दाको वनको अवस्था
२२. विविध : कार्ययोजना नविकरण, संशोधन